

प्रारम्भिक मेनु - अक्टुबर २०१७ - मार्च २०१८

	सोमबार	मंगलबार	बुधबार	बिहीबार	शुक्रबार
सप्ताह /C	सप्ताह १				
३० अक्टुबर, २० नोभेम्बर, ११ डिसेम्बर २०१७ ८ र २९ जनवरी २६ फेब्रुअरी १९ मार्च २०१८	सेकाएको बगुरको ससेज र ग्रेभी (लेदो) चौदस अफ पोटेटो हरियो सिमी आइसक्रिम	रोस्ट वीफ, योर्कशायर खिर र लेदो रोस्ट आलु ब्रोकाउली, काउली र गाजरको मिश्रण मिश्रित चीसो मिठाई	बबल साल्मोन गुलियो मोलेको आलु हरियो केराउ र स्वीटकर्नको मिश्रण चकलेट र नास्पतीका टुक्रा (भुजुरी) र चकलेट कस्टाई	रोस्ट चिकेन र लेदो रोस्ट आलु बन्दाकोभी र गाजर मिश्रित चीसो मिठाई	फिश फिंगर र टमाटरको केचप चिप्स सेकाएको सिमी स्याउ र ब्लाकबेरी लभ केक
	इटालियन टोमाटो पास्ता (टमाटरको पास्ता) लसुनको रोटी हरियो सिमी आइसक्रिम	कोर्न बर्गर, योर्कशायर खिर र लेदो रोस्ट आलु ब्रोकाउली, काउली र गाजरको मिश्रण मिश्रित चीसो मिठाई	पिज्जा हरियो केराउ र स्वीटकर्नको मिश्रण चकलेट र नास्पतीका टुक्रा (भुजुरी) र चकलेट कस्टाई	शाकाहारी ससेज र लेदो रोस्ट आलु बन्दाकोभी र गाजर मिश्रित चीसो मिठाई	गुलियो आलु र मुसुरीको तरकारी भात नान रोटी हरियो केराउ स्याउ र ब्लाकबेरी लभ केक
	सप्ताह २				
६ र २७ नोभेम्बर १८ डिसेम्बर २०१७, १५ जनवरी, ५ फेब्रुअरी, ५ र २६ मार्च २०१८	ह्याम (सुंगुरको मासु) र चिज म्याकरोनी लसुनको रोटी तीन थरीको तरकारी फलफुलको बाक्लो पेय वा अर्ग्यानिक स्याउको लली	रोस्ट सुंगुर र लेदो रोस्ट आलु ब्रोकाउली, काउली र गाजरको मिश्रण मिश्रित चीसो मिठाई	भोजिटेबल चिल्ली (शाकाहारी खुसानी) भात ब्रोकाउली जम्बल विस्कट	चिकेन र स्विटकर्न पाइ मुछेको आलु गाजर र सलगम र हरियो सिमी मिश्रित चिसो मिठाई	ब्याटर्ड (मुछेको) माछा र टमाटरको केचप चिप्स हरियो केराउ फलफुलयुक्त चकलेट बेक
	कोर्न बर्गर र लेदो जडीबुटीयुक्त आलुका टुक्रा तीन थरीको तरकारी फलफुलको बाक्लो पेय वा अर्ग्यानिक स्याउको लली	शाकाहारी ससेज पफ र लेदो रोस्ट आलु ब्रोकाउली, काउली र गाजरको मिश्रण मिश्रित चीसो मिठाई	पिज्जा रेन्वो स्विटकर्न सास्ला सलाद जम्बल विस्कट	शाकाहारी गुजन र लेदो मुछेको आलु गाजर र सलगम र हरियो सिमी मिश्रित चिसो मिठाई	विबिक्वू शाकाहारी र सिमी हरियो केराउ फलफुलयुक्त चकलेट बेक
	सप्ताह ३				
१३ नोभेम्बर, ४ डिसेम्बर २०१७ १ र २२ जनवरी, १९ फेब्रुअरी, १२ मार्च २०१८	ससेज रोल टमाटरको चाट मोलेको आलु हरियो केराउ प्राकृतिक दहीसँगै फलफुल	रोस्ट चिकेन र ग्रेभी रोस्ट आलु ब्रोकाउली, काउली र गाजरको मिश्रण मिश्रित चीसो मिठाई	थाइ चिकेन करी (कखुराको मासुको तरकारी) भात नान रोटी हरियो केराउ सेन्ट क्लेमेन्ट्स स्पन्ज र कस्टर्ड	रोस्ट सुंगुर र लेदो मुछेको आलु हरियो केराउ, काटेको गाजर मिश्रित चिसो मिठाई	फिश फिंगर र टमाटरको केचप चिप्स सेकेको सिमी स्याउको टाको
	शाकाहारी कट्टेज पाइ हरियो केराउ प्राकृतिक दहीसँगै फलफूल	लेदोमा शाकाहारी मासु नभएका डल्लाहरु (बल) ब्रोकाउली, काउली र गाजरको मिश्रण मिश्रित चीसो मिठाई	पिजा हरियो केराउ सेन्ट क्लेमेन्ट्स स्पन्ज र कस्टर्ड	शाकाहारी लटिटस टुक्रा र लेदो मुछेको आलु हरियो केराउ, काटेको गाजर मिश्रित चिसो मिठाई	रोस्ट गरेको शाकाहारी पास्ता लसुनको रोटी हरियो केराउ स्याउको टाको

थप रोटी र सलाद हरेक दिन उपलब्ध हुनेछन्

केरा, स्याउ, सुन्तला, दही, भातको भाँडो, फलफुलको भाँडो, चिज र विस्कट वा फलफुलको जुस हरेक दिन उपलब्ध हुनेछन्।